


नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थालाई सम्पत्ति शुद्धिकरण (मनी लाउण्डरिङ्ग) निवारण गर्ने सम्बन्धमा पेश गर्नु पर्ने शंकास्पद कारोवारको सूचना र जोखिम व्यवस्थापनका सम्बन्धमा वित्तीय जानकारी इकाईले जारी गरेको थप निर्देशन

बैंक तथा वित्तीय संस्थालाई जारी निर्देशन नं. २



नेपाल राष्ट्र बैंक  
केन्द्रीय कार्यालय  
वित्तीय जानकारी इकाई  
२०६६, चैत्र

(२०६७ बैशाख १ गते देखि लागू)

## नेपाल राष्ट्र बैंक वित्तीय जानकारी इकाई

सम्पत्ति शुद्धिकरण (मनी लाउण्डरिङ्ग) निवारण ऐन, २०६४ बमोजिम वित्तीय जानकारी इकाईमा नेपाल राष्ट्र बैंकबाट वित्तीय कारोवार गर्न इजाजतपत्र प्राप्त बैंक वित्तीय संस्थाले (यस पछि सूचक संस्था भनिएको) ले सम्पत्ति शुद्धिकरण तथा आतङ्ककारी कार्यमा वित्तीय लगानी नियन्त्रणका सम्बन्धमा पेश गर्नु पर्ने सूचना र जोखिम व्यवस्थापन गरी त्यस्ता अपराधहरू नियन्त्रण गर्न सम्पत्ति शुद्धिकरण (मनी लाउण्डरिङ्ग) निवारण ऐन, २०६४ को दफा १० (३) तथा सम्पत्ति शुद्धिकरण (मनी लाउण्डरिङ्ग) निवारण नियमावली, २०६६ को नियम ७ (१) ले दिएको अधिकार प्रयोग गरी वित्तीय जानकारी इकाइले देहाय बमोजिमको निर्देशन जारी गरेको छ ।

### १. सूचना दिनु पर्ने काम कारोवारको प्रकृति

सम्पत्ति शुद्धिकरण (मनी लाउण्डरिङ्ग) निवारण ऐन, २०६४, सम्पत्ति शुद्धिकरण (मनी लाउण्डरिङ्ग) निवारण नियमावली, २०६६ तथा यस निर्देशन बमोजिम सूचक संस्थाले आफ्ना ग्राहकसँग सम्बन्धित काम कारोवार, क्रियाकलाप वा सम्बन्धका सिलसिलामा कुनै पनि स्वदेशी वा विदेशी नागरिक, ग्राहक, फर्म, कम्पनी, संस्था वा निकायले सम्पत्ति शुद्धिकरण, आतङ्ककारी कार्य वा सम्बद्ध अन्य कसूरजन्य कुनै पनि कार्यहरू गरेको, गर्न लागेको वा गर्न प्रयास गरेको थाहा हुन आएमा वा देखिएमा वा देहाय बमोजिमको कार्य गरे गराएको वा गर्न लागे वा लगाएको पाईएमा वा शंका लागेमा सो कुरा शंकास्पद कार्य/गतिविधि/कारोवारको सूचना वित्तीय जानकारी इकाइलाई तत्काल प्रदान गर्नु पर्नेछ:-

- १.१ नेपाल वा विदेशमा कुनै कसूर वा अपराधबाट प्राप्त वा प्रचलित कानून बमोजिम लान ल्याउन नमिल्ने कुनै पनि प्रकारको सम्पत्ति (रकम समेत), सोमा प्रयोग भएका वा गर्न खोजिएका वस्तु, उपकरण वा कुनै पनि श्रोत साधन जुनसुकै उपाय वा माध्यमबाट नेपालबाट विदेशमा वा विदेशबाट नेपालमा हुने विप्रेषण (रेमिटेन्स), स्थानान्तरण, रकमान्तर वा त्यस्तो प्रकृतिको कुनै कार्य गरे गराए वा गर्न लगाएमा,
- १.२ नेपाल वा विदेशमा कुनै कसूर वा अपराधबाट प्राप्त रकम वा अन्य कुनै पनि प्रकारको सम्पत्ति प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा प्राप्त, धारण, भोगचलन वा प्रयोग गरेमा, त्यस्तो सम्पत्ति कुनै प्रकारबाट लगानी गरी प्राप्त गरेमा वा त्यसरी आएको वा बढे बढाएको सम्पत्तिलाई कानूनी रूपले प्राप्त गरेको, आर्जन गरेको सम्पत्तिको रूपमा भोगचलन गरेमा, धारण गरेमा वा प्रयोग, उपयोग वा उपभोग गरेमा वा त्यस्तो देखाउने कार्य वा सो सम्पत्तिसँग सम्बन्धित अन्य कुनै पनि कार्य गरेमा वा त्यस्तो सम्पत्तिको स्रोत लुकाउने वा त्यस्तो सम्पत्ति प्राप्त गर्ने व्यक्तिलाई कानूनी कारवाहीबाट बचाउने उद्देश्यले त्यस्तो सम्पत्ति रुपान्तरण गर्न, लुकाउन वा स्थानान्तरण गर्न कसैलाई मद्दत गरेमा,
- १.३ नेपाल वा विदेशमा कुनै कसूर वा अपराध गर्न गराउन प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा उद्योग, मद्दत, सहयोग, वा प्रोत्साहन गरे गराएमा,
- १.४ सम्पत्ति शुद्धिकरण सम्बन्धी ऐन, नियम वा निर्देशन बमोजिम सूचना दिनु पर्ने कसूरको बारेमा सूचना नदिएको, दिन नखोजेको वा लुकाउन प्रयास गरे गराएको अवस्था देखिएमा,

- १.५ सम्पत्ति शुद्धिकरण (मनी लाउण्डरिङ्ग) निवारण ऐन, २०६४ बमोजिम दिनु पर्ने वा दिएको सूचना/जानकारी कानून बमोजिम बाहेक असम्बद्ध पक्ष वा अन्य कसैलाई जानकारी दिएको वा दिन लगाएको देखिएमा,
  - १.६ कसूर वा अपराधसँग सम्बन्धित ग्राहकको रकम, सम्पत्ति अन्य ग्राहकको भोग, स्वामित्व, प्रयोग, प्रचलनमा गएको, पठाएको, प्राप्त गरेको वा त्यस्तो गर्ने प्रयास गरे गराएको देखिएमा ।
  - १.७ कुनै वित्तीय कसूर वा अपराध गरे गराएको वा गर्न लागेको वा लगाएको अवस्था देखिएमा,
  - १.८ कसूर वा अपराधसँग सम्बन्धित कुनै पनि ग्राहक वा संस्थाको पहिचान सम्बन्धी विवरण ।
२. **आतङ्ककारीको पहिचान, कारोवारमा नियन्त्रण र सूचना**
- २.१ सूचक संस्थाले संयुक्त राष्ट्र संघ, सुरक्षा परिषद्को निर्णय नं. १२६७ तथा सोसँग सम्बन्धित आतंककारीका रूपमा सूचिकृत अल कायदा, तालिवान लगायत समय समयमा तोकिएका अन्य संस्था, समूह वा व्यक्ति र त्यस्तासँग सम्बद्ध कुनै पनि संस्था, समूह वा व्यक्तिसँग कुनै पनि काम कारोवार गर्नु गराउन हुदैन ।
  - २.२ खण्ड २.१ बमोजिमको कुनै काम कारोवार सूचक संस्थामा रहे भएको पाइएमा वा थाहा पाएमा तत्काल रोक्का गरी शंकास्पद कारोवारको रूपमा यस इकाईलाई पठाई सोको जानकारी अपराध नियन्त्रण गर्ने सम्बन्धित सरकारी अधिकारीलाई समेत दिनु पर्नेछ ।
  - २.३ सूचक संस्थाले खण्ड २.१ बमोजिमका संस्था, समूह वा ग्राहक सम्बन्धी जानकारी संयुक्त राष्ट्र संघको वेभ साइट <http://www.un.org/sc/committees/1267/pdf/consolidatedlist.pdf> बाट प्राप्त गरी सोको पहिचान र नियन्त्रण गर्ने आवश्यक संयन्त्र तत्काल निर्माण गर्नु पर्ने छ ।
  - २.४ सूचक संस्थाले सार्क, युरोपियन युनियन लगायत विश्वका विभिन्न अन्तरसरकारी अन्तर्राष्ट्रिय वा क्षेत्रीय संघ/संस्थाले आतंककारीका रूपमा सूचिकृत गरेका कुनै पनि संस्था, समूह वा व्यक्ति र त्यस्तासँग सम्बद्ध कुनै पनि संस्था, समूह वा व्यक्तिसँग कुनै पनि काम कारोवार गर्नु गराउन हुदैन र सो बमोजिमको कुनै काम कारोवार सूचक संस्थामा रहे भएको पाइएमा वा थाहा पाएमा तत्काल रोक्का गरी शंकास्पद कारोवारको रूपमा यस इकाईलाई पठाई सोको जानकारी अपराध नियन्त्रण गर्ने सम्बन्धित सरकारी अधिकारीलाई समेत दिनु पर्नेछ ।
  - २.५ नेपालको प्रचलित कानून वा कानूनी व्यवस्थाले अन्यथा गरेकोमा बाहेक सूचक संस्थाले विभिन्न मुलुकले आतंककारी वा आपराधिक गिरोहका रूपमा घोषणा गरेका कुनै संस्था, समूह वा व्यक्ति र त्यस्तासँग सम्बद्ध कुनै पनि संस्था, समूह वा व्यक्तिसँग कुनै पनि काम कारोवार गर्नु गराउन हुदैन र सो बमोजिमको कुनै काम कारोवार सूचक संस्थामा रहे भएको पाइएमा वा थाहा पाएमा तत्काल शंकास्पद कारोवारको रूपमा यस इकाईलाई पठाई अपराध नियन्त्रण गर्ने सम्बन्धित सरकारी अधिकारीलाई समेत जानकारी दिनु पर्नेछ ।

२.६ देहाय बमोजिमका अन्तर्राष्ट्रिय महासन्धी, सन्धी, सम्झौता बमोजिम गरेको कुनै पनि कसूरलाई शंकास्पद कारोवार अन्तर्गत राखी वित्तीय जानकारी इकाईलाई तत्काल सूचना दिनु पर्ने छ ।

- (१) सन् १९६३ मा सम्पन्न वायुयानभिन्न भएका कसूर तथा अन्य केही कार्य सम्बन्धी टोकियो महासन्धि (टोकियो कन्भेन्सन अन अफेन्सेज एण्ड सर्टेन अदर एक्ट्स कमिटेड अन बोर्ड एअरक्राफ्ट),
- (२) सन् १९७० मा हेगमा सम्पन्न भएको वायुयानको गैर कानूनी कब्जाको दमन सम्बन्धी महासन्धि (कन्भेन्सन फर द सप्रेसन अफ अनलफूल सिजर अफ एअरक्राफ्ट),
- (३) सन् १९७१ मा मन्ट्रियलमा सम्पन्न भएको गैर सैनिक हवाई उडानको सुरक्षाको विरुद्ध गरिने गैर कानूनी कारवाहीको दमन सम्बन्धी महासन्धि (कन्भेन्सन फर द सप्रेसन अफ अनलफूल एक्ट्स एगेन्स्ट द सेफ्टी अफ सिभिल एभिएशन),
- (४) सन् १९७३ मा सम्पन्न भएको कूटनैतिक प्रतिनिधि लगायत अन्तर्राष्ट्रिय रुपमा संरक्षित ग्राहकहरु विरुद्धको अपराध निवारण तथा सजाय सम्बन्धी महासन्धि (कन्भेन्सन अन द प्रिभेन्सन एण्ड पनिश्मेण्ट अफ क्राइम एगेन्स्ट इण्टरनेशनल्ली प्रोटेक्टेड पर्सन्स इन्क्लूडिङ डिप्लोम्याटिक एजेण्ट्स),
- (५) सन् १९७९ मा सम्पन्न शरीर बन्धक लिने विरुद्धको महासन्धि ( इन्टरनेशनल कन्भेन्सन एगेन्स्ट द टेकिङ्ग अफ होस्टेजेज),
- (६) सन् १९८७ मा सम्पन्न आतङ्कवादको दमन सम्बन्धी सार्क क्षेत्रीय महासन्धि (सार्क रिजनल कन्भेन्सन अन सप्रेसन अफ टेरोरिज्म),
- (७) लागूऔषध तथा मनोद्विपक पदार्थको गैर कानूनी ओसार पसार र बेचबिखन विरुद्ध संयुक्त राष्ट्र संघीय महासन्धी, १९८८ (यु. एन. कन्भेन्सन अगेन्स्ट इलिसिट ट्राफिक इन नारकोटिक ड्रगस् एण्ड साइकोट्रपिक सब्स्टान्सेस्, १९८८),
- (८) संयुक्त राष्ट्र संघको आतङ्कवादी कार्यमा वित्तीय लगानी दमन सम्बन्धी महासन्धी, १९९९ (यु. एन. कन्भेन्सन फर द सप्रेसन अफ द फाइनान्सिङ्ग अफ टेरोरिज्म),
- (९) संयुक्त राष्ट्र संघको बहुदेशिय संगठित अपराध सम्बन्धी महासन्धी, २००० (यु. एन. कन्भेन्सन अगेन्स्ट ट्रान्सनेशनल अर्गनाइज्ड क्राइम),
- (१०) संयुक्त राष्ट्र संघको भ्रष्टाचार विरुद्धको महासन्धी, २००३ (यु. एन. कन्भेन्सन अगेन्स्ट करप्सन),
- (११) संयुक्त राष्ट्र संघ, सुरक्ष परिषदको निर्णय नं १२६७ तथा सोसँग सम्बन्धित अन्य निर्णय,
- (१२) आतङ्कवादी वा अन्य आपराधिक काम कारवाहीको विरुद्ध नेपाल पक्ष भएको अन्य कुनै महासन्धि, सन्धी, सम्झौता ।

### ३. शंकास्पद सूचना दिन सहयोग पुग्ने थप आधार

३.१ सूचक संस्थासँग नेपाली वा विदेशी ग्राहकले गरेका वा गर्न खोजेका काम कारोवारको सिलसिलामा देहाय बमोजिमका कार्य गरेको, गर्न गराउन लागेको वा त्यस्तो आशंका लागेको वा सोमा कोही कसैबाट प्रत्यक्ष वा कुनै पनि प्रकारको अप्रत्यक्ष सहयोग, लगानी, योगदान भएको वा हुन लागेको आशंका लागेमा वा त्यस्तो अवस्था महशुस भएमा वा जानकारी हुन आएमा उक्त परिस्थिति र अवस्थालाई तत्काल शंकास्पदविषयको सूचना दिने समान्य आधार मान्न सकिने छ ।

- (१) कसैले कर, भन्सार, मालपोत, विद्युत, पानी, टेलिफोन लगायत अन्य राजश्व वा सरकारी दस्तुर छली वा नतिरी सम्पत्ति (रकम समेत) आर्जन गरेको देखिएको,
- (२) कसैको आर्थिक हैसियत, पेशा व्यवसाय वा काम कारवाहीबाट सामान्यतया आर्जन गर्न सकिने भन्दा फरक, अपत्यारिलो, अस्वभाविक वा जीवन स्तर नसुहाउदो काम आर्थिक कारोवार वा क्रियाकलाप गरेको देखिएको,
- (३) मनासिव माफिकको कारण नै नभई अचानक आर्थिक वृद्धि वा हैसियत देखिएको,
- (४) मनासिव माफिकको कारण नै नभई विगतको वित्तीय पृष्ठभूमि भन्दा तात्त्विकरूपमा फरक पर्ने वित्तीय हैसियत देखिएको वा सो बमोजिमको खरिद, निर्माण, व्यवसाय गर्न खोजेको वा त्यस्तो कार्य आयश्रोत वा आर्थिक हैसियतसँग मेल नखाने देखिएको,
- (५) आय श्रोत नखुलेको वा नखुलाएको वा श्रोतको बारेमा चित्तबुझ्दो विवरण प्राप्त नभएको देखिएको,
- (६) मनासिव माफिकको कारण नै नभएको वा प्रत्यक्ष सम्बन्धित नभएको वा काम कारोवार असम्बन्धितसँग भएको वा विना उद्देश्यको देखिएको,
- (७) काम कारोवारको सिलसिलामा प्रचलित कानून बमोजिम खुल्नु पर्ने पहिचान लगायत अन्य विवरण बिना कारण नखुलेको वा खुलाउन नचाहेजस्तो देखिएको
- (८) कुनै पनि काम कारोवारमा वित्तीय जानकारी इकाईलाई नियमित सूचना प्रदान गर्ने भनी कुनै सीमा तोकिएको भएमा सो सीमा भन्दा कम रकममा बारम्बार कारोवार गरेको देखिएको,
- (९) कुनै कसूरको सिलसिलामा प्रहरी, अख्तियार, कर, राजश्व अनुसन्धान लगायतका अन्य अपराध अनुसन्धानकारी निकायले छानविन, अनुसन्धान तहकिकात गरिरहेका वा त्यस्ता निकायबाट खोजी भैरहेकाहरूसँग सम्बन्धित रहेको,
- (१०) नेपाल राष्ट्र बैंक, बीमा समिति, धितोपत्र बोर्ड, स्टक एक्सचेन्ज, कम्पनी रजिष्ट्रार, सहकारी विभाग, बार काउन्सिल, चार्टर्ड एकाउन्टेन्ट्स एशोसिएसन लगायतका अन्य नियमनकारी निकायले कारवाही शुरु गरेको वा कारवाही गरेकाहरूसँग सम्बन्धित रहेको काम कारोवारमा सूचक संस्थालाई पनि शंका लागेको,

- (११) कर्जा सूचना केन्द्र वा आफूले कुनै कालो सूचि वा जोखिमको सूचीमा राखेकासँग सम्बद्ध रहेको देखिई सोमा शंका लागेको,
- (१२) विदेशी अपराध अनुसन्धानकारी वा नियमनकारी निकाय वा सरकारले छानविन, अनुसन्धान तहकिकात वा कारवाही गरिरहेका ग्राहकहरूसँग सम्बन्धित रहेको बुझिन वा थाहा हुन आएको,
- (१३) बालबालिका, महिला वा अनाथ लगायत अन्य कुनै पनि ग्राहकको कुनै पनि प्रकारले हुने यौन शोषण, दुर्व्यवहार जस्तो कसूर गरी सम्पत्ति प्राप्त गरेको,
- (१४) जबरजस्ती तरिकाले रकम, चन्दा वा कुनै पनि प्रकारको सम्पत्ति वा अन्य वस्तु वा सहयोग लिने, दिने, दिन बाध्य गर्ने वा जबरजस्ती असुली गरी सम्पत्ति प्राप्त गरेको,
- (१५) कुनै पनि वस्तुको तस्करी, अवैध पेशा, व्यापार, व्यवसाय, चोरी, डकैति, नक्कल, अवैध उत्पादन, अपचलन वा अवैध ओसार पसार कसूर गरी सम्पत्ति प्राप्त गरेको,
- (१६) हातहतियार खरखजाना सम्बन्धी प्रचलित कानून अन्तर्गतको कसूर गरी सम्पत्ति प्राप्त गरेको,
- (१७) विदेशी विनिमय नियमित गर्ने सम्बन्धी प्रचलित कानून अन्तर्गतको कसूर गरी सम्पत्ति प्राप्त गरेको,
- (१८) ज्यान, चोरी, ठगी, कित्ते कागज, खोटा चलन, अपहरण वा शरीर बन्धक सम्बन्धी प्रचलित कानून अन्तर्गतको कसूर गरी सम्पत्ति प्राप्त गरेको,
- (१९) लागू औषध नियन्त्रण सम्बन्धी प्रचलित कानून अन्तर्गतको कसूर गरी सम्पत्ति प्राप्त गरेको,
- (२०) राष्ट्रिय निकुञ्ज तथा वन्य जन्तु संरक्षण सम्बन्धी प्रचलित कानून अन्तर्गतको कसूर गरी सम्पत्ति प्राप्त गरेको,
- (२१) मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण सम्बन्धी प्रचलित कानून अन्तर्गतको कसूर गरी सम्पत्ति प्राप्त गरेको,
- (२२) सहकारी सम्बन्धी प्रचलित कानून अन्तर्गतको कसूर गरी सम्पत्ति प्राप्त गरेको,
- (२३) वन सम्बन्धी प्रचलित कानून अन्तर्गतको कसूर गरी सम्पत्ति प्राप्त गरेको,
- (२४) भ्रष्टाचार निवारण सम्बन्धी प्रचलित कानून अन्तर्गतको कसूर गरी सम्पत्ति प्राप्त गरेको,
- (२५) बैङ्क तथा वित्तीय संस्था सम्बन्धी प्रचलित कानून अन्तर्गत कसूर गरी सम्पत्ति प्राप्त गरेको,
- (२६) बैङ्किङ्ग कसूर तथा सजाय सम्बन्धी प्रचलित कानून अन्तर्गतको कसूर गरी सम्पत्ति प्राप्त गरेको,
- (२७) प्राचीन स्मारक संरक्षण सम्बन्धी प्रचलित कानून अन्तर्गतको कसूर गरी सम्पत्ति प्राप्त गरेको,
- (२८) उपभोक्ता संरक्षण, कालोबजार नियन्त्रण, प्रतिस्पर्धा सम्बन्धी प्रचलित कानून अन्तर्गतको कसूर गरी सम्पत्ति प्राप्त गरेको,

- (२९) कम्पनी, वाणिज्य, आपूर्ति, यातायात व्यवसाय सम्बन्धी प्रचलित कानून अन्तर्गतको कसूर गरी सम्पत्ति प्राप्त गरेको,
- (३०) शिक्षा, स्वास्थ्य, औषधी, वातावरण सम्बन्धी प्रचलित कानून अन्तर्गतको कसूर गरी सम्पत्ति प्राप्त गरेको,
- (३१) वैदेशिक रोजगार सम्बन्धी प्रचलित कानून अन्तर्गतको कसूर गरी सम्पत्ति प्राप्त गरेको,
- (३२) चिड्डा, जुवा, चन्दा सम्बन्धी प्रचलित कानून अन्तर्गतको कसूर गरी सम्पत्ति प्राप्त गरेको,
- (३३) भित्री कारोवार, भुठो कारोवार वा धितोपत्र, बीमा सम्बन्धी प्रचलित कानून अन्तर्गतको कसूर गरी सम्पत्ति प्राप्त गरेको,
- (३४) विनिमेय अधिकारपत्र सम्बन्धी प्रचलित कानून अन्तर्गतको कसूर गरी सम्पत्ति प्राप्त गरेको,
- (३५) निर्वाचन सम्बन्धी प्रचलित कानून अन्तर्गतको कसूर गरी सम्पत्ति प्राप्त गरेको,
- (३६) वौद्धिक तथा औद्योगिक सम्पत्ति सम्बन्धी प्रचलित कानून अन्तर्गतको कसूर गरी सम्पत्ति प्राप्त गरेको,
- (३७) संचार, प्रसारण, विज्ञापन सम्बन्धी प्रचलित कानून अन्तर्गतको कसूर गरी सम्पत्ति प्राप्त गरेको,
- (३८) जग्गा घर, सम्पत्ति सम्बन्धी प्रचलित कानून अन्तर्गतको कसूर गरी सम्पत्ति प्राप्त गरेको,
- (३९) भन्सार, राजस्व, कर सम्बन्धी प्रचलित कानून अन्तर्गतको कसूर गरी सम्पत्ति प्राप्त गरेको,
- (४०) अध्यागमन, नागरिकता, राहदानी सम्बन्धी प्रचलित कानून अन्तर्गतको कसूर गरी सम्पत्ति प्राप्त गरेको,
- (४१) संघ/संस्था सम्बन्धी प्रचलित कानून अन्तर्गतको कसूर गरी सम्पत्ति प्राप्त गरेको,
- (४२) आप्रवासी बेचबिखन, अपहरण, बन्धक जस्तो कसूर गरी सम्पत्ति प्राप्त गरेको,
- (४३) नेपाल सरकारले आतंकवादी वा अपराधिक गतिविधिमा संलग्न भनि तोकिएका व्यक्ति वा संस्था, वा अन्तर्राष्ट्रिय रुपमा संयुक्त राष्ट्र संघले विभिन्न प्रस्ताव मार्फत आतंकवादी वा अपराधिको सूचीमा राखेको, वा आतङ्क, आतंककारी गतिविधि, आतंकवादी संगठन, संगठित अपराध, लागू औषध लगायत अन्य कुनै पनि किसिमका अपराधिक कार्यलाई प्रत्यक्ष वा अप्रत्यक्ष सहयोग पुऱ्याउनेसँग सम्बन्धित रहेको,
- (४४) स्वदेशी वा विदेशी संचार माध्यमहरूले अपराधका सम्बन्धमा कुनै व्यक्ति वा संस्थाका बारेमा गरेको टिप्पणी वा समाचार सम्प्रेषणका आधारमा हेर्दा सूचना गर्नु पर्ने प्रकृतिको देखिएको,
- (४५) शंकास्पद कारोवार गर्न प्रयास गर्नेसँग सम्बन्धित रहेको वा कुनै पनि किसिमले शंकास्पद, सम्पत्ति शुद्धिकरण, आतंककारी वा अपराधिक गतिविधिबाट वा सोलाई प्रोत्साहन गर्ने गरी गरेको वा भएको देखिने वा

- शंका लाग्ने कारोवार वा कुनै पनि हिसावले अस्वभाविक वा शंकास्पद देखिएको,
- (४६) बिना कारण बारम्बार पिक आवर वा भिडभाडमा मात्र काम कारोवार गर्न आउने गरेको,
- (४७) काम गराउनु पर्ने कर्मचारीसँग अनुचित वा अस्वभाविक नजिकको सम्बन्ध राख्न खोजेको,
- (४८) एक भन्दा बढी असम्बन्धित ग्राहकको समान ठेगाना भएको,
- (४९) नगद बाहेकाका उपकरणबाट काम कारोवार गर्नु पर्ने अवस्था पनि नगदमै काम कारोवार गर्न खोजेको, निश्चित रकम भन्दा माथि नगदमा काम कारोवार गर्ने नसकिने भनी तोकिएको सीमा भए तापनि सो छल्ल टुक्रा टुक्रा गरी नगदमा कारोवार गरेको वा संस्था, व्यक्तिले वा कारोवार मात्राको आधारमा नगदमै कारोवार गर्नु पर्ने नदेखिए तापनि नगदमा कारोवार गर्ने गरेको,
- (५०) अनुमति लिनु पर्नेमा नलिई वा नविकरण गर्नु पर्नेमा नगरी कारोवार गरेको वा गर्न खोजेको,
- (५१) नियमनकारी वा तालुक निकायले अन्य कुनै आधार दिएकोमा सो अनुरूप शंकास्पद देखिएको,
- (५२) कुनै फर्म, कम्पनी, संस्था वा निकायसँग सम्बन्धित ग्राहकको आर्थिक हैसियत काम कारोवारको सिलसिलामा अस्वभाविक वा अपत्यारिलो देखिएमा,
- (५३) कुनै अन्य कारणले शंकास्पददेखिएको वा माथि उल्लिखित कार्यमा मतियार भई वा सहयोगीको रूपमा कार्य गरेको
- (५४) प्रचलित कानूनको अधिनमा रही सूचक संस्था आफैले उपयुक्त ठानेका अन्य कारोवार ।

३.२

सूचक संस्थाले निक्षेप रकम वा अन्य आर्थिक कारोवारको सम्बन्धमा देहायका कुराहरुलाई समेत शंकास्पद सूचनाको आधार मान्न सक्ने छ ।

- (१) बिना कारण आवश्यक कागजात दिन नचाहेमा वा खाता खोल्दा आवश्यक प्रकृया पूरा गर्न नचाहेमा वा नसकेमा, गलत, नक्कली, अपुरो, अविश्वसनिय वा अस्पष्ट पहिचान दिन चाहेमा, विवरण नयाँ वा विदेशी मात्र भएमा, फरक फरक समयमा फरक फरक पहिचानका विवरण दिएमा वा अन्य व्यक्तिको आधारमा मात्र पहिचान गराउन खोजेमा वा त्यस्तो प्रयास गरेमा,
- (२) शंकास्पद कारोवारको सम्बन्धमा अस्वभाविक चासो देखाएमा वा सो सम्बन्धमा बैंक वित्तीय संस्थाको आन्तरिक व्यवस्थापनका सम्बन्धमा अनावश्यक वा अस्वभाविक जिज्ञाशा राखेमा,
- (३) ग्राहकले आफ्नो व्यवसाय भनी जनाएको व्यवसायबाट सामान्यतया आर्जन गर्न नसक्ने ठूलो रकम जम्मा हुन आएमा, वा प्रष्ट श्रोत नखुलाई एकै पटक ठूलो रकम जम्मा हुन आएमा वा बारम्बार श्रोत नखुलेको सानो रकम जम्मा भइरहेमा वा साविकमा न्यून रकम जम्मा

- भइरहेको खातामा चित्त बुझ्दो श्रोत खुल्न नसकी ठूलो रकम जम्मा हुन आएमा,
- (४) तोकिएको सीमा रकम भन्दा कम वा नजिकको रकम बारम्बार बैंक खातामा राख्ने वा भिक्ने गरेमा,
- (५) कुनै खातामा विभिन्न ढंगले रकम जम्मा हुने वा भुक्तानी दिने गरेको पाइएमा वा एक अर्कामा विल्कुलै सम्बन्ध नभएका भिन्न प्रकृतिका कारोवार गर्ने व्यक्तिका खाता बीच रकम आदान प्रदान भएमा वा असम्बद्ध व्यक्ति वा व्यवसायिक प्रतिष्ठान आदिका खाताबाट कुनै एक व्यक्तिको खातामा बारम्बार ट्रान्सफर भई रकम जम्मा हुन आउने जाने गरेको पाइएमा,
- (६) आतंकवादी संघ/संगठन क्रियाशील रहेको देश वा क्षेत्रमा रहेको व्यक्तिको खातामा पटक पटक रकम ट्रान्सफर गरी पठाएमा वा आएमा,
- (७) विदेशी नागरिक, पर्यटक, विद्यार्थी, आगन्तुक, कामदार वा हालसालै नेपाल प्रवेश गरेको आप्रवासीको खातामा वा निजको नाममा आतंकवादी संघ/संगठन क्रियाशील रहेको देश वा क्षेत्रबाट अस्वभाविक देखिने ठूलो रकम ट्रान्सफर भएको पाइएमा,
- (८) विना कारण खातालाई रकम संकलन तथा वितरणको माध्यम बनाएमा,
- (९) विना कारण कुनै समय खातामा गतिविधि अत्याधिक बढी वा न्यून भएमा,
- (१०) विना कारण रकमलाई टुक्राटुक्रा गरी विभिन्न खाता वा अन्य व्यक्तिको खातामा जम्मा गरे गराएमा वा विभिन्न ठाँउबाट कारोवार गरेमा,
- (११) टुक्राटुक्रा गरी विभिन्न खातामा जम्मा गरेको रकम कुनै समय विना कारण एकिकृत गरेमा,
- (१२) फर्म, कम्पनी वा संस्थाका बीचमा व्यापार व्यवसाय गर्दा फर्म, कम्पनी वा संस्थाको नाममा खोलिएको खाताबाट व्यक्तिको नाममा वा व्यक्तिको नामबाट त्यस्तै फर्म, कम्पनी वा संस्थाको नाममा कारोवार, रकमान्तर गरेमा वा सोमा सम्बद्ध व्यक्तिहरु बीच संस्थागत भन्दा अस्वभाविक किसिमले व्यक्तिगत कारोवार हुन थालेमा,
- (१३) फर्म, कम्पनी, संस्था भन्दा सोका पदाधिकारीका नाममा अस्वभाविक व्यक्तिगत कारोवार हुन थालेमा,
- (१४) आपराधिक कार्यलाई प्रोत्साहन दिन वा त्यस्तो कार्यबाट रकम प्राप्त भै रहेको शंका लागेमा,
- (१५) वैधानिक व्यवसायसँग असम्बन्धित धेरै किसिमका मौद्रिक उपकरणहरुद्वारा खातामा रकम जम्मा गरिएमा,
- (१६) सीमा भन्दा बढीको कारोवार वित्तीय जानकारी इकाईमा सूचित गर्नुपर्छ भन्ने कुरा थाहा पाउनासाथ कारोवार गर्न आनाकानी गरेमा वा अर्को कुनै वैकल्पिक उपायको खोजी गरेमा वा वित्तीय जानकारी इकाई वा अन्य अधिकार प्राप्त निकाय समक्ष हुने रिपोर्टिङ छल्ने गरी कारोवार गरेमा,

- (१७) सीमा भन्दा बढीको कारोवार सूचित गर्न आवश्यक विवरण दिन गाह्रो मानेमा,
- (१८) थोरै वा काल्पनिक विवरण दिएमा,
- (१९) कारोवार सूचित नगर्नका लागि कुनै काम कुरा गर्न गराउन खोजेमा, बल प्रयोग गरेमा वा अन्य कुनै उपायद्वारा प्रभावमा पार्न खोजेमा,
- (२०) अस्वाभाविक तरिकाले रकम राख्ने भिक्ने गरेको देखिएमा,
- (२१) कसैले उचित कारण बिना ठूलो रकम जुटाई बैंक वा वित्तीय संस्थाको ऋण समय अगावै अचानक चुक्ता गरेमा,
- (२२) आवश्यक नै नभई रकम वा कारोवारको शुद्धताका बारेमा स्वतःस्फूर्त रूपमा अनावश्यक वा अस्वभाविक जानकारी दिएमा वा दिन खोजेमा,
- (२३) आफ्नो प्रकृति, संस्थागत स्वरूप, रकम वा कारोवारको मात्राका आधारमा विनिमेय अधिकारपत्रको माध्यमबाट कारोवार नगरी नगदमा मात्र कारोवार गरेको पाइएमा,
- (२४) नगद अस्वभाविक तरिकाले बाँधी वा प्याकेजिङ गरी लाने ल्याउने गरेमा,
- (२५) नगदको मौज्जात समेत थाहा नभई रकम भिक्न वा राख्न आएमा,
- (२६) उपस्थित व्यक्ति नभएस अन्यौल, अप्पष्ट देखिएमा, आवश्यकता भन्दा बढी नै हतारिएमा वा गोप्य रहन चाहेमा,
- (२७) कुनै कसूर वा अपराधजन्य कार्य गरेको वा गर्ने कुराकानी गरेमा, निजको कसैले निरीक्षण गरिरहेको थाहा पाइएमा,
- (२८) कारण नखोली वा उचित कारण बिना सम्पत्ति शुद्धिकरण तथा आतङ्ककारी कार्य विरुद्ध कमजोर संयन्त्र भएका मुलुक वा सोका नागरिक वा संस्थासँग बारम्बार कारोवार हुने गरेको पाइएमा,
- (२९) कारोवारमा असम्बद्ध तेश्रो पक्ष अस्वभाविक, अनावश्यक वा बढी नै संलग्न भएमा,
- (३०) बिना कारण आर्थिक व्ययभार बढी व्यहोरेर भए पनि कारोवार गर्न खोजिएमा,
- (३१) नियमित सेवा सुबिधा बाहेक संस्था र सोमा संलग्न पदाधिकारीका खातामा बारम्बार कारोवार भएमा,
- (३२) खातावालको श्रोत साधन र रकम बीचमा स्वभाविक तालमेल नभएमा,
- (३३) विदेशी मुद्रा अपचलन, दुरुपयोग सम्बन्धी काम कारवाही भएमा,
- (३४) रकम प्राप्त गर्ने व्यक्तिका बारेमा जानकारी दिन नसकेमा,
- (३५) खाता खोल्ने, रकम भिक्ने, लगानी गर्ने, ऋण दिने, ऋण बुझाउने, ऋण प्रयोग गर्ने सम्बन्धमा बैंक, वित्तीय संस्था ऐन, बैंकिङ कसूर तथा सजाय ऐन र राष्ट्र बैंकको निर्देशन विपरित गरे, गराएका काम कारवाही भएमा,
- (३६) नियमन निरीक्षण नगरिने वा सोको आर्थिक निरीक्षण गर्ने पद्धति विकास नभइसकेका पेशा व्यवसायमा संलग्न फर्म, कम्पनी, संस्था वा सोमा संलग्न व्यक्तिको नाममा अस्वभाविक रकम आउन जान थालेमा,

(३७) विदेशी व्यक्ति वा विदेशमा बसोवास गर्ने भनी जनाइएको व्यक्तिको नामको खातामा बारम्बार रकम जम्मा भएमा ।

३.३ सूचक संस्थाले कर्जा तथा त्यस्तै अन्य सुविधाका सम्बन्धमा देहायका कुराहरुलाई समेत शंकास्पद सूचनाको आधार मान्न सक्ने छ ।

- (१) कर्जा लिनका लागि प्रस्तुत गरिएको वित्तीय विवरण कर योग्य भए तापनि सो वापत कर चुक्ता भएको नपाइएमा,
- (२) गलत विवरण दिई कर्जा लिन खोजेमा,
- (३) कर्जा लिएको रकम जुन प्रयोजनको लागि लिएको हो सो प्रयोजनमा नलगाएको वा हिनामिना वा दुरुपयोग भएको देखिएमा वा कर्जा प्रयोगको कुनै नक्कली वा अस्वाभाविक आधार वा वहाना बनाएर कर्जा चुक्ता नगरेमा,
- (४) विना कारण अचानक कर्जा चुक्ता गरेमा, श्रोत विहिन रकमबाट कर्जा चुक्ता गरेमा,
- (५) आर्थिक हैसियत नसुहाउँदो गरी कर्जा रकम चुक्ता गरेमा,
- (६) कर्जा खातामा अस्वभाविक रकम जम्मा हुन आएमा वा त्यस्तो खाता देखाई वा मिलाई सम्पत्ति शुद्धिकरणको प्रयास गरेको लागेमा,
- (७) असम्बन्धित वा उद्देश्य विहिन तरिकाले तेश्रो पक्षबाट कर्जा चुक्ता भएको पाइएमा ।

३.४ सूचक संस्थाले रेमिटान्स वा रकम ट्रान्सफरका सम्बन्धमा देहायका कुराहरुलाई समेत शंकास्पदसूचनाको आधार मान्न सक्ने छ ।

- (१) रकम पठाउँदा वा लिँदा आवश्यक विवरण नदिएमा, विवरण गलत दिएमा वा दिन नचाहेमा,
- (२) आफूलाई उपलब्ध गराईएको विवरणसँग मेल नखाने प्रकृतिको रकम पठाउन वा पाउन खोजेमा,
- (३) पठाउने रकमको श्रोत नखुलाएमा वा श्रोतको बारेमा चित्तबुझ्दो विवरण दिन नसकेमा,
- (४) ग्राहकले रकम पठाउने वा पाउने उद्देश्य नखुलाएमा वा उद्देश्य नदेखिने कारोवार गर्न खोजेमा वा असम्बन्धित व्यक्ति, संस्था वा निकायबाट पाउने पठाउने गरेमा वा रकम स्थानान्तरणको उद्देश्य बारे बताउन नचाहेमा,
- (५) कुनै खास कारण विना निश्चित देश, स्थान वा संस्थाबाट मात्र बारम्बार वा ठूलो रकम पठाउने, प्राप्त गर्ने वा त्यस्तो रकम तुरुन्तै अन्यत्र स्थानान्तरण गर्ने गरेमा,
- (६) आफ्नो व्यवसायिक उद्देश्य भन्दा फरक किसिमले रकम पठाउने वा पाउने गरेमा वा फरक ठाउँमा रकम पठाउने वा पाउने गरेमा,
- (७) सीमा रकम भन्दा कम हुने गरी पटक पटक रकम पठाउने पाउने गरेमा वा दुई पक्षको मिलोमतोमा त्यस्तो काम गर्ने गरेको पाईएमा,
- (८) कसैले विना कारण गन्तव्य स्थानमा नगदमै भुक्तानी दिने गरी रकमको स्थानान्तरण गर्न अनुरोध गरेमा,

- (९) सीमा भन्दा बढीको कारोवारको विवरण उपलब्ध नगराउने उद्देश्यले कसैले पटक पटक स-सानो रकम स्थानान्तरण गरे गराएमा,
- (१०) कुनै संस्था वा व्यवसायिक निकायको खातामा विदेशबाट आएको रकम तत्काल अन्यको नाम वा खातामा स्थानान्तरण भएमा वा व्यक्तिको खातामा स्थानान्तरण भइ गएमा,
- (११) कुनै एक व्यक्तिले पठाएको रकम धेरै व्यक्तिहरूले दावी गर्न आएमा,
- (१२) एकै व्यक्तिको नाममा धेरै ठाउँबाट रकम पटक पटक स्थानान्तरण भई आएमा,
- (१३) कसैले नियमित रकम स्थानान्तरण भन्दा भिन्न बाटोबाट रकम स्थानान्तरण गरी पठाएमा,
- (१४) कसैले रकम स्थानान्तरण गरी पठाउने व्यक्ति बारेमा थाहा हुनु पर्ने मनासिव कारण हुँदा हुँदै थाहा छैन भनी भुठो कुरा गरेमा,
- (१५) शंकास्पद तरिकाले रकम पाउन पठाउन प्रयास गरेमा,
- (१६) सानो पूँजी भएकाले अस्वभाविक ठूलो रकम रकमान्तर गर्न गराउन वा पाउन खोजेको देखिएमा ।

३.५ सूचक संस्थाले मुद्रा सटहीका सम्बन्धमा देहायका कुराहरूलाई समेत शंकास्पदसूचनाको आधार मान्न सक्ने छ ।

- (१) तोकिएको भन्दा बढी दरमा खरिद गर्ने वा कम दरमा बिक्री गर्न खोजिएको सटही,
- (२) सानो सानो नोट वा चेक वा अन्य रकमलाई ठूलो वा एउटै नोट वा चेक वा अन्य विनिमेय उपकरणमा सटही गर्न खोजिएको वा गरिएको सटही,
- (३) ठूलो दरको नोटमात्र लिई दिई सटही गर्न खोजिएको सटही,
- (४) आवश्यक कागजात पेश नगर्ने वा गर्न नसक्ने ग्राहकसंगको सटही,
- (५) आफूलाई उपलब्ध गराईएको विवरणसँग मेल नखाने प्रकृतिको सटही,
- (६) ग्राहकको सामान्य आर्थिक अवस्थाले गर्न संभव नदेखिने किसिमका कुनै पनि सटही,
- (७) आय श्रोत नखुलेको वा नखुलाएको वा श्रोतको बारेमा चित्तबुझ्दो विवरण प्राप्त नभएको अवस्थाको सटही,
- (८) कुनै बखत शंकास्पद सटही गर्न प्रयास गर्ने व्यक्तिको सटही,
- (९) कुनै पनि हिसावले अस्वभाविक वा शंकास्पद देखिने सटही ।

#### ४. जोखिमको वर्गिकरण

४.१ सूचक संस्थाले आफूना ग्राहक, कारोवारको मात्रा, प्रकृति र क्षेत्र हेरी देहाय बमोजिमका ग्राहक तथा कारोवारलाई अत्याधिक जोखिम अन्तर्गत राख्नु पर्नेछ ।

- (१) आतङ्क, आतंककारी गतिविधि, आतंकवादी संगठन, संगठित अपराध, लागू औषध लगायत अन्य कुनै पनि किसिमका आपराधिक कार्यलाई प्रत्यक्ष वा अप्रत्यक्ष सहयोग पुऱ्याउनेसँग सम्बन्धित र त्यस्तो कारोवार,
- (२) राजनैतिक, व्यवसायिक, सामाजिक, वित्तीय, प्रशासनिक आदि क्षेत्रमा उच्च तहमा रहेका स्वदेशी वा विदेशी नागरिक तथा थाहा भएसम्मका

- निजका परिवार, निजकका नातेदार वा निजहरुसँग सम्बद्ध फर्म, कम्पनी वा संघ/संस्थासँग सम्बन्धित कारोवार,
- (३) आफ्नो नियामक वा निरिक्षण गर्ने निकाय नभएका फर्म, कम्पनी, संस्था वा निकाय र त्यस्तो कारोवार,
- (४) आमने समाने नभई हुन सक्ने कारोवार,
- (५) गैर आवासिय ग्राहकको कारोवार,
- (६) सम्पत्ति शुद्धिकरण र आतङ्कवादी क्रियाकलाप रोक्ने सम्बन्धमा आवश्यक मापदण्ड पुरा नगरेका देशका नागरिक वा अन्यको कारोवार,
- (७) संयुक्त राष्ट्र संघ वा अन्य अन्तर सरकारी अन्तर्राष्ट्रिय संस्थाले आर्थिक नाकाबन्दी लगाएको वा खबरदारी गरेका राष्ट्रका नागरिक वा अन्य व्यक्ति तथा संस्थासँगको कारोवार,
- (८) सम्पत्ति शुद्धिकरण र अन्य वित्तीय अपराधमा संलग्न भएको भनी आम संचारमा चर्चा पाएका ग्राहकहरु,
- (९) कर, भन्सार, दस्तुर वा अन्य राजश्व आदि बढी छली, हिनामिना गर्न गराउने भनी बुझिएका/सुनिएका र सोसँग कुनै पनि प्रकारले सम्बन्धित व्यक्तिसँगको कारोवार,
- (१०) अफशोर बैंक, वित्तीय संस्थासँग हुने कारोवार,
- (११) अन्तरदेशीय कारोवार,
- (१२) फाइनान्सियल एक्सन टास्क फोर्सले असहयोगी राष्ट्र भनी तोकेका राष्ट्रका वासिन्दा वा अन्य सँगको कारोवार वा सम्पत्ति शुद्धिकरण र आतङ्कवादी क्रियाकलापमा लगानी रोक्ने सम्बन्धमा आवश्यक मापदण्ड नअपनाएका देशका नागरिक वा अन्यको कारोवार,
- (१३) ग्राहक पहिचानका सन्दर्भमा त्यत्ति सजग नभएका राष्ट्र वा सोका नागरिक एवम् संस्थासँग सम्बन्धित कारोवार,
- (१४) संयुक्त राष्ट्र संघ वा अन्य अन्तर सरकारी अन्तर्राष्ट्रिय संस्थाले आर्थिक नाकाबन्दी लगाएको वा खबरदारी गरेका राष्ट्रका नागरिक वा अन्य सँगको कारोवार,
- (१५) विभिन्न राष्ट्रहरुका नियामक निकायहरुले खबरदारी गरेकासँग सम्बन्धित कारोवार,
- (१६) सूचक संस्थाको कार्यक्षेत्र, हुने गरेका काम कारवाही आदिका आधारमा बढी शंका गर्नु पर्ने कारोवार, व्यक्ति वा संस्था, वा सूचक संस्था आफैले उपयुक्त ठानेका अन्य कारोवार ।
- ४.२ सूचक संस्थाले देहायबमोजिमका ग्राहक र कारोवारलाई जोखिमयुक्त ग्राहक तथा कारोवार अन्तर्गत राख्नु पर्नेछ ।
- (१) प्रविधिको दुरुपयोगबाट हुन सक्ने कारोवार,
- (२) नियामक निकाय नभएका फर्म, कम्पनी, संस्था वा व्यवसायीका कारोवार,
- (३) आफ्नो वित्तीय अवस्था सम्बन्धी विवरण नियमित प्रकाशन नगर्ने वा गर्नु नपर्ने फर्म, कम्पनी, संस्था वा व्यवसायीका कारोवार,

- (४) प्रायः नगदमै कारोवार हुने व्यवसाय तथा सोका कारोवार,
  - (५) गैर नाफामूलक स्वदेशी तथा विदेशी गैर सरकारी संस्था तथा सोसँग सम्बन्धित व्यक्तिका कारोवार,
  - (६) गैर वित्तीय संस्थाहरु जस्तै क्यासिनो, घरजग्गा, बहुमुल्य पत्थर धातु, ट्राभल्स एजेन्सी वा नियमन नगरिने पेशामा संलग्न व्यवसाय वा व्यवसायीका कारोवार,
  - (७) सूचक संस्था आफैले उपयुक्त ठानेका अन्य कारोवार ।
- ४.३ सूचक संस्थाले देहायबमोजिमका सेवाग्राही/ग्राहक र कारोवारलाई समान्य जोखिमयुक्त ग्राहक तथा कारोवार अन्तर्गत राख्नु पर्नेछ ।
- (१) विवरण सार्वजनिक हुने
  - (२) नियमन, निरीक्षण, सुपरीवेक्षण गरिने,
  - (३) अत्याधिक जोखिम वा जोखिमयुक्त सूचिमा पर्ने वा शंकास्पदकारोवार अन्तर्गत पर्ने बाहेकका अवस्थामा वित्तीय जानकारी इकाईले सीमा कारोवारको सूचना दिन नपर्ने गरी तोकका अन्य व्यक्ति, संस्था वा सो सँग सम्बन्धित कारोवार,
  - (४) सूचक संस्था आफैले उपयुक्त ठानेका अन्य कारोवार ।

#### ५. जोखिम पहिचान गर्नु पर्ने

सूचक संस्थाले कम्तीमा समान्यतया देहायका अवस्थामा ग्राहक/सेवाग्राहीको पहिचान गरी काम कारोवार गर्नु पर्ने छः

- (१) व्यवसायिक सम्बन्ध शुरु गर्न,
- (२) सीमा भन्दा बढीको कारोवार गर्न,
- (३) वायर वा क्रस बोर्डर ट्रान्सफर गर्न,
- (४) शंकास्पद क्रियाकलाप/कारोवार हुन सक्ने अवस्था निवारण गर्न,
- (५) जोखिम निहित वा संभावित जोखिम सूचीमा पर्नेसँग कारोवार गर्न,
- (६) सूचक संस्थाले आफ्नो काम कारवाही र सोमा निहित संभावित जोखिमको मूल्याङ्कन गरी तोकका अन्य अवस्थामा ।

#### ६. छुट्टै फर्म भरी विवरण पठाउने

- ६.१ सूचक संस्थाले नेपालबाट विदेश वा विदेशबाट नेपाल हुने रकमान्तर/स्थानान्तरण र अन्य सीमा कारोवारको विवरण छुट्टै फर्म भरी पठाउनु पर्ने छ ।
- ६.२ सूचक संस्थाले रु. पचास लाख वा सो भन्दा बढीको सीमा कारोवारको विवरण पठाउँदा रकम जम्मा गर्ने सम्बन्धित ग्राहकले उल्लेख गरेको श्रोत समेत खुलाई पठाउनु पर्ने छ ।

नोट: विवरण पठाउदा देहाय बमोजिमको ठेगानामा पठाउनु पर्नेछ ।

नेपाल राष्ट्र बैंक

वित्तीय जानकारी इकाइ

बालुवाटार, काठमाण्डौ

फोन: ४४१९८०४, ४४१९८०५, ४४१९८०७ (Ext. ४१४, ४१७, ४१८)

फ्याक्स: ४४४१०५१

इमेल: [reportfiu@nrb.org.np](mailto:reportfiu@nrb.org.np)